



कोरोनाभाइरस (COVID-19) परीक्षण गर्न \$450 सहायता

\$450 Coronavirus (COVID-19) testing support – Nepali

सबैका लागि निः शुल्क परीक्षण

कोरोनाभाइरस परीक्षण सबैका लागि निः शुल्क छ। मेडिकेयर कार्ड नभएका व्यक्तिहरू, जस्तै विदेशबाट आएका आगन्तुकहरू, आप्रवासी कामदारहरू र शरणार्थीहरू सबैको लागि परीक्षण निःशुल्क हुन्छ।

यदि तपाईंमा कोरोनाभाइरसका लक्षणहरू (COVID-19) छन् भने तपाईंले अनिवार्य परीक्षण गराउनु पर्दछ।

यदि तपाईंले परीक्षण गराउनु भएमा भिक्टोरिया सरकारबाट तपाईंले आर्थिक सहायता प्राप्त गर्न सक्नुहुनेछ

तपाईंले कोरोनाभाइरस (COVID-19) को परीक्षण गराइसके पछि तपाईंले परीक्षणको परिणाम नपाएसम्म तपाईं घरमै बस्नु पर्छ। आपतकालीन अवस्थामा मात्र तपाईं घरबाट बाहिर निस्कन सक्नुहुन्छ। तपाईं काममा जान सक्नुहुन्न।

यदि तपाईंलाई आफ्नो परीक्षणको परिणाम पर्खदै गर्दा आफ्नो कमाई गुमाउने चिन्ता छ भने तपाईंले भिक्टोरिया सरकारबाट सहयोग स्वरूप \$450 कोरोनाभाइरस (COVID-19) सहायता प्राप्त गर्न योग्य हुन सक्नुहुनेछ।

यो सहायता बिरामी बिदा नभएका सबै कामदारहरूको लागि उपलब्ध छ। क्याजुअल कामदारहरू, करारमा रहेका कामदारहरू वा बिरामी बिदा नहुने सबै कामदारहरूले यो सहायता पाउन सक्छ।

भिक्टोरियामा बस्ने सबैले यो सहायता प्राप्त गर्न सक्दछ - तपाईं अष्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा हुनु आवश्यक छैन।

यदि तपाईंलाई कोरोनाभाइरस (COVID-19) लागेको पुष्टि भएको छ वा तपाईं कोरोनाभाइरस (COVID-19) लागेको कोही मानिसको निकट सम्पर्कमा आउनु भएको छ भने तपाईं लामो समय सम्म आफै-अलग (सेल्फ आइसोलेट) बस्नु पर्ने हुन्छ। र तपाईं \$1500 सहायता भुक्तानी प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ।

यदि तपाईंको बच्चाहरूलाई घरमै बस्ने निर्देशन दिएको छ र यसको कारण उनीहरूलाई हेरचाह गर्न घर बस्नु पर्ने आवश्यक हुन्छ र तपाईं काममा जान सक्नुहुन्न र तलब गुमाउनुहुन्छ भने भिक्टोरिया सरकारले त्यस्ता कामदारहरूलाई आर्थिक सहयोग प्रदान गर्नेछ।

थप जानकारीको लागि वा सहायताको लागि आवेदन दिन कोरोनाभाइरस हटलाइन नम्बर 1800 675 398 मा फोन गर्नुहोस् वा www.dhhs.vic.gov.au/covid-19-worker-support-payment हेर्नुहोस्।

For information in other languages, scan the QR code or visit

[DHHS.vic –Translated resources - coronavirus \(COVID-19\)](http://DHHS.vic-Translated resources - coronavirus (COVID-19))

[<https://www.dhhs.vic.gov.au/translations>](https://www.dhhs.vic.gov.au/translations)



If you need an interpreter, call TIS National on 131 450

For any questions

Coronavirus hotline 1800 675 398 (24 hours)

Please keep Triple Zero (000) for emergencies only

To receive this document in another format phone 1300 651 160 using the National Relay Service 13 36 77 if required, or [email Emergency Management Communications](mailto:em.comms@dhhs.vic.gov.au) [<em.comms@dhhs.vic.gov.au>](mailto:em.comms@dhhs.vic.gov.au).

Authorised and published by the Victorian Government, 1 Treasury Place, Melbourne.

© State of Victoria, Australia, Department of Health and Human Services, 16 October 2020.

Available at <https://www.dhhs.vic.gov.au/translations>

OFFICIAL



Health
and Human
Services